

युवा तथा खेलकुद मन्त्रालयको

माननीय युवा तथा खेलकुद मन्त्रीज्यू र नेपालका लागि अमेरिकी राजदूत वीच मंगलबार शिष्टाचार भेटवार्तासम्बन्धी प्रेस विज्ञप्ति

युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर सुनार विश्वकर्मा र नेपालका लागि अमेरिकी राजदूत महामहिम अल्वाइना टेप्लिजका वीच मंगलबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री विश्वकर्माले मन्त्रालयले हालसम्म गरेका काम र प्राथमिकताका योजनाका बारेमा जानकारी गराउनु भयो । 'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने राष्ट्रिय सङ्कल्प पूरा गर्न खेलकुद क्षेत्रको विकास हुनुपर्ने बताउँदै मन्त्री विश्वकर्माले यसका लागि आफूले काम थालेको बताउनुभयो । खेलकुदका साथै उहाँले आवश्यक पर्ने भौतिक पूर्वाधार संघ, प्रदेश र स्थानीय तहमा निर्माण गर्ने, खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई खेल क्षेत्रमै भविष्य सुनिश्चित हुने वातावरण तयार गर्ने काममा मन्त्रालय लागेको बताउनुभयो । राष्ट्र निर्माणका लागि युवाहरू मेरुदण्ड भएको हुँदा उनीहरूको क्षमता अभिवृद्धि गरी परिचालन गर्ने योजनामा मन्त्रालय रहेको बताउँदै मन्त्री विश्वकर्माले युवा परिचालन र खेलक्षेत्रको विकासका लागि मन्त्रालय अमेरिकी सरकारसँग सहकार्य गर्न इच्छुक रहेको समेत बताउनुभयो ।

सो अवसरमा महामहिम राजदूत टेप्लिजले नेपालको विकासमा अमेरिका सधैं सहयोगी रहेको र आगामी दिनमा पनि अमेरिकाको साथ रहने बताउनुभयो। युवा तथा खेलकुद मन्त्रालयसँग सहकार्य नभए पनि शिक्षा स्वास्थ्य र उर्जा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै राजदूत टेप्लिजले मन्त्रालयले बनाएको योजना पूरा गर्न वैदेशिक सहायता र निजी क्षेत्र र सरकारका बीच साझेदारी गर्नु पर्ने बताउनुभयो । साथै उहाँले यसका लागि आवश्यक कानूनहरू निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । दुतावासले युवा परिषद् बनाएर युवाहरूको नेतृत्व विकासमा काम गरिरहेको बताउँदै राजदूत टेप्लिजले मन्त्रालयसँग सहकार्य हुन सक्ने बताउनु भयो ।

छलफलका क्रममा मन्त्री विश्वकर्माले कानूनहरू संसोधन गर्ने क्रममा रहेको बताउँदै राजदूतले दिएका सुझाव सम्बोधन गर्ने बताउनुभयो । सो अवसरमा नेपालको विकास प्रक्रिया र लोकतन्त्रको सुदृढीकरणमा अमेरिकी सरकारले गरेको सहयोगको मन्त्री विश्वकर्माले प्रशंसा गर्नुभयो भने राजदूत टेप्लिजले नेपालको विकास, सुशासन र लोकतन्त्रलाई सुदृढ पार्न अमेरिका निरन्तर सहयोग गर्ने बताउनुभयो। साथै राजदूतले खेल पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारी र विदेशी लगानी (FDI)

ल्याउन नेपालले ऐन कानुन संशोधन गरी लगानीमैत्री वातावरण गरेमा अमेरिकी लगानीकर्तालाई सहकार्य गर्न सहज हुने कुरा बताउनु भयो।

भेटवार्ताका क्रममा मन्त्रालयका सचिव श्री मोहन कृष्ण सापकोटाले संघीय ढाँचा अनुसार कानुन र नीतिहरू अद्यावधिक गर्ने, दक्ष जनशक्ति विकास गर्ने, युवा तथा खेलकुदको क्षेत्रमा नयाँ इनोभेसनलाई स्थान दिने तथा सुशासन र प्रविधि मैत्री मन्त्रालय बनाउने जस्ता योजना प्राथमिकतामा रहेको र राष्ट्रिय युवा परिषद्सँग युवाका क्षेत्रमा सहकार्य हुनसक्ने बताउनुभयो । भेटवार्ता २०७५ जेठ ९ गते युवा तथा खेलकुद मन्त्रीज्यूको कार्यकक्ष, सिंहदरबारमा भएकोथियो।

महेन्द्र पौड्याल

उपसचिव एवं सहायक प्रवक्ता